

२. खारेजी:- सम्बत् १९६१ साल पौष २७ गते रोज ६ मा भएको खड्ग निशाना सदर बमोजिम जारी भएको पुलिस गोस्वाराको सवालको नं. ४७ र नं. १३५ खारेज गरिएकोछ ।

लालमोहर सदर मिति २०२०।५।१०।२.

आज्ञाले-

बिनोदप्रसाद धिताल

श्री ५ को सरकारको सह-सचिव,
कानून, तथा न्याय मन्त्रालय ।

श्री ५ को सरकार

कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले बनाइबक्सेको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०२० सालको ऐन नं. २१

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला ओजस्विराजन्य अति तेजस्वी त्रिभुवन प्रजातन्त्रश्रीपद अति कीर्तिमय नेपालश्रीपद प्रोज्ज्वल नेपालतारा ॐ रामपट्ट अतुलज्योतिर्मय त्रिशक्तिपट्ट अतिप्रबल गोरखा-दक्षिणबाहु महाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् ।

होटेल कर ऐनलाई संशोधन गर्न बनेको ऐन

प्रस्तावना:- होटेल कर ऐन, २०१८ (यसपछि मूल ऐन भनिएको) मा संशोधन गर्नु बाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।

१. संक्षिप्त नाम र प्रारम्भ:- (१) यस ऐनको नाम होटेल कर (संशोधन) ऐन, २०२० रहेकोछ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

२. मूल ऐनको दफा २ मा संशोधन:- मूल ऐनको दफा २ को खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राखिएकोछ:-

(ग) “ग्राहक खर्च” भन्नाले होटेलमा भोजन (खानापीना) सहित र रहित वसोवासको सुविधा बापत होटेलको मालिकलाई भुक्तानी गर्ने नगदी सम्झनु पर्छ ।

तर दृश्यावलोकन, तार, टिकट (पोष्टेज) लण्ड्रीजस्ता अप्रत्यक्ष खर्च समावेश हुने छैन ।

३. मूल ऐनको दफा ५ मा संशोधन:- (१) मूल ऐनको दफा ५ को उप-दफा (२) को सट्टा निम्नलिखित उप-दफा (२) राखिएकोछ:-

(२) होटेलको मालिकले उप-दफा (१) बमोजिम ग्राहक खर्च र करको रकम असूल गर्दा के कति खानापीना र कति दिनको वसोवासको सुविधा बापत के कति ग्राहक खर्च र सो बापत के कति करको रकम असूल गरेको हो, स्पष्ट र ठीक ठीक रूपमा देखिने गरी कर अफिसरको निस्सा लगाइएको बिलमा आफ्नो दस्तखत र मिति हाली तीन प्रति बिल तयार गरी एक प्रति ग्राहकलाई दिनुपर्दछ र अर्को एक प्रति महीना भुक्तान भएका तेस्रो हप्ताभित्रमा मासिक विवरणसहित स्थानीय कर अफिस छेउ दाखिल गर्नुपर्छ र बाँकी एक प्रति होटेलको अफिसमा रेकर्डको लागि राख्नुपर्छ ।

(२) मूल ऐनको दफा ५ को उप-दफा (३) को सट्टा निम्नलिखित उप-दफा (३) राखिएको छ:-

(३) होटेलको मालिकले महीना महीनामा असूल उपर गरेको करको रकम महीना महीनाको एकै मुष्ट गरी महीना भुक्तान भएको १५ दिनभित्रमा स्थानीय माल अड्डा वा नेपाल राष्ट्र बैङ्कस्थित श्री ५ को सरकारका सञ्चित कोष खातामा दाखिल गरी त्यसको सूचनासमेत कर अफिसरलाई दिनु पर्छ ।

४. मूल ऐनको दफा ६ मा संशोधन:- (१) मूल ऐनको दफा ६ को उप-दफा (२) को सट्टा निम्नलिखित उप-दफा (२) राखिएकोछ:-

(२) स्थानीय कर अफिसरले आफ्ना इलाकाभित्रका सबै होटेलको म्यादभित्र करको रकम बुझाए नबुझाएको बुझ्दै गरी नबुझाउनेको हकमा यो ऐन बमोजिम कारवाइ गरी कर दाखिल गर्ने होटेल मालिकलाई सूचना गर्नुपर्छ ।

आधिकारिकता ९०९ मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।